

प्रेस विज्ञप्ति- २९१

Press Release-291



लागू औषध नियन्त्रण ब्यूरो
Narcotics Control Bureau
कोटेश्वर, काठमाडौं ।
मिति: २०७८।०१।०९ गते ।

लागू औषध खैरो हेरोईन सहित नेपाली नागरिक पक्राउ

मिति २०७७।१२।२६ गते पाकिस्तानबाट इयर अरबिया एयरलाईन्स मार्फत सारजाह हुदै नेपाल आएका जिल्ला धादिङ, खनियाबास गा.पा. वडा नं. १ स्थायी वतन भएका बर्ष ४९ का दावा लामा तामाङले अबैध लागू औषध खैरो हेरोईनका क्याप्सुलहरू निलि पेटमा लुकाई लिई आएको भन्ने विशेष सूचनाको आधारमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट पक्राउ गरि निजलाई सोहि दिन नै नेपाल प्रहरी अस्पतालमा लगि सिटि स्क्यान गर्दा पेटमा क्याप्सुलहरू देखिकाले अस्पतालमा नै राखी मिति २०७७।१२।२८ गते बिहान सम्म ९३ वटा क्याप्सुल दिशाबाट निकाली तौल गर्दा जम्मा तौल ९०० ग्राम भएको र निजको साथबाट अमेरिकन डलर ३००, दावा लामा तामाङको नामको पासपोर्ट थान-१, हवाई टिकट थान-१ बरामद गरिएको । साथै सो कारोबारमा संलग्न जिल्ला धादिङ, सत्यदेवी गा.वि.स.वडा नं. २ बस्ने बर्ष ५९ की "काईली" "मायाँ" "फूलमाया" "कालिमाया" "देविमाया" भन्ने गोपी तामाङ, जिल्ला धादिङ रुवी भ्याली-३ सेर्तुङ घर भएकी बर्ष ४५ की होनी माया तामाङनी र जिल्ला लम्जुङ, मस्याङ्दी गाउपालिका वडा नं.४ घर भएका बर्ष ५२ का वयस बहादुर गुरुङ समेतलाई नियन्त्रणमा लिई लागू औषध खैरो हेरोईन मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने कार्य भैरहेको र घटनामा संलग्न अन्य व्यक्तिको समेत खोज तलास कार्य भईरहेको ।

(बरामद लागू औषधको अवैध बजार अन्दाजी मुल्य नेपाली रु.९० लाख बराबर रहेको)

- दावा लामा तामाङ यस अघि पनि २०६५।१२।३० गते ला.औ.नि. व्यूरोबाट लागू औषध सेतो हेरोईन मुद्दामा ६ जना नेपाली र ३ जना बिदेशी नागरिक सहित पक्राउ परि ५ बर्ष कैद भुक्तान गरी निस्किएको ।
- गोपी तामाङ मिति २०६५।१२।३० गतेको लागू औषध नियन्त्रण व्यूरोबाट चलाईएको लागू औषध सेतो हेरोईन मुद्दा २०६९।०५।०३ गतेको बुद्धि कुमार गुरुङ पक्राउ गरिएको लागू औषध मुद्दामा समेत फरार रहेको अभिलेखबाट देखिएको । निजलाई २०७८।०१।०२ गते पक्राउ गरि सम्मानित अदालतमा उपस्थित गराउँदा पुर्पक्षका लागि थुनामा गएको ।

•••

प्रहरी उपरीक्षक
(ऋषिराम कंडेल)
प्रवक्ता एवं सूचना अधिकारी
सम्पर्क नं. ९८५११३२७४३





हेरोईनका
क्याप्सुल

